

UGC NET PAPER 2 NOVEMBER 05, 2017 SHIFT 1 NEPALI QUESTION PAPER

Note : This paper contains **fifty (50)** objective type questions, each question carrying **two (2)** marks. All questions are **compulsory**.

द्रष्टव्य : यस प्रश्नपत्रमा पचासवटा (50) बहुविकल्पी प्रश्न छन्। प्रत्येक प्रश्न दुई (2) अङ्कको छ। सबै प्रश्न अनिवार्य छन्।

1. “जाडो भयो जडिनी आगो लेउ थपिनी

थापाका छोराछोरी अन्न न पानी

अलिकति मोही लेउ बाहुनी नानी”

– बालकृष्ण पोखरेलले कुन कुराका आधारमा ‘जुम्लामा नै यस गीतको रचना भएको होला’ भने अनुमान प्रकट गरेका छन्?

- (1) जुम्ला थापा थरका मानिसहरूको मूल थलो हो।
- (2) जुम्लामा वर्षभरि नै असाध्य जाडो हुने हुनाले त्यहाँ सधैँ आगो तापिन्छ।
- (3) दहीबाट मही बनाउने प्रथा त्यहाँका छेत्री-बाहुन समाजबाट सुरु भएको हो।
- (4) यस कवितामा जड र खसको प्रसङ्ग पाइन्छ।

2. आदिमतापरक समालोचनाका मुख्य स्रोत कुन हुन्?

- (a) मनोविश्लेषण र नवविज्ञान।
 - (b) जीवविज्ञान र स्वच्छन्दतावादी व्यक्तिवाद।
 - (c) सांस्कृतिक मानवशास्त्र र लोकवार्ताविज्ञान।
 - (d) वर्णनात्मक एवं संरचनात्मक भाषाविज्ञान।
- | | | | |
|---------------|---------------|---------------|---------------|
| (1) (a) & (b) | (2) (b) & (c) | (3) (c) & (d) | (4) (a) & (c) |
|---------------|---------------|---------------|---------------|

3. “म तारालाई प्राणभन्दा बढ्ता प्यारो गर्छु-गर्थैँ। तर एक दिन। आफै मोटर चलाएर सिलिगुडी जाँदै थिएँ - त्यहाँै मैले दार्जीलिङ्गमा नपाइने कतिवटा मोटरका भाग किन्न पाइन्छ भन्ने सुइँको पाएको थिएँ।” - यस सङ्कथन-खण्डमा ‘तर’ शब्दको के प्रयोगौचित्य छ ?

(1) पूर्वप्रासङ्गिक | (2) प्रसङ्गगर्भ |
(3) पर-प्रासङ्गिक | (4) मुद्रा दोष, अतः अनावश्यक।

4. ‘प्रेमपिण्ड’ नाटकमा समले कुन पात्रलाई आफ्नो बाल-प्रतिनिधिका रूपमा उभ्याएको मानिन्छ ?

(1) नकुल | (2) राजु | (3) प्रद्युम्न | (4) ददा।

5. ‘गुरुजीलाई बोलाऊ।’ - यस वाक्यमा रहेको ‘गुरुजी’ पदबाट सन्दर्भअनुसार विभिन्न अर्थ बुझिन्छन्। भाषामा यसरी सन्दर्भ फेरिँदा एउटै शब्दबाट अनेक अर्थ बोध हुने प्रक्रियालाई भाषाविज्ञानीहरूले कुन संज्ञा दिएका छन् ?

(1) अनेकार्थ | (2) विविधार्थ | (3) बहुअर्थकता | (4) प्रसङ्गार्थ।

6. उपर्युक्त उदाहरणमा दिइए अनुसार विभिन्न अर्थबोधको प्रक्रियाको सैद्धान्तिक व्याख्या भाषाविज्ञानको कुन सम्प्रदायले गरेको छ ?

(1) कोपेनहेगन सम्प्रदाय। (2) लन्डन सम्प्रदाय।
(3) अमेरिकेली सम्प्रदाय। (4) जेनेभा सम्प्रदाय।

7. उपर्युक्त प्रक्रियाको सिद्धान्तीकरण गर्ने भाषाविज्ञानी को हुन् ?

(1) लुई ह्येल्म्स्लेव। (2) जोहन च्युपर्ट फर्थ।
(3) रोमन याकोब्सन। (4) एम ए के ह्यालिडे।

8. तलका मध्ये सही भनाइ ठिम्याउनुहोस् -

(a) वाक्यमा सहायक क्रिया नै अर्थको मुख्य वाहक हुन्छ।
(b) सहायक क्रियाको काम क्रियाको काल सूचित गर्नु र कर्ता-कर्ममाझ सङ्गति देखाउनु हो।
(c) सहायक क्रियापदको आफ्नो कुनै अर्थ हुँदैन।
(d) सहायक क्रियापद मूल क्रियापदभन्दा अधि, त्यसको माझमा र त्यसभन्दा पछि पनि आउन सक्छ।

(1) (a) र (d) (2) (b) र (c) (3) (a) र (c) (4) (b) र (d)

9. वर्णात्त्विक नियमका आधारमा पदहरूलाई मुख्य र गौण वर्गमा विभाजन गरिन्छ भने ऐतिहासिक वा कालक्रमिक अध्ययन गर्नका लागि पदको वर्गीकरण के भनेर गरिन्छ ?

(1) रुढ र यौगिक वर्ग। (2) ऐतिहासिक र वर्णनात्मक वर्ग।
(3) शाब्दिक र अशाब्दिक वर्ग। (4) खुला र बन्द वर्ग।

10. “तब त्यो झरिमां चिप्लो बाटोमां, मैका बोटहरूमां अलझ्दै, पानीले भिजि भिजि दुइ दुइ खेप बोक्यें झन रोज न पाउँने अरे भन्दै रिसले उन्मत भइ कोइला बोक्ने भोटे सपतूडोको कुलच्येर करापकुरूप पारि चेपटचाइ राखेर स्कूल तिर हिँडे।” – यसरी स्कूल प्रवेश गर्ने व्यक्ति को थिए ?

(1) गङ्गाप्रसाद प्रधान। (2) पारसमणि प्रधान।
(3) सूर्यविक्रम ज्ञाली। (4) रश्मप्रसाद आले।

11. पाश्चात्य साहित्यमा कुन निबन्धकारलाई ‘प्रिन्स अव् दि एसेइस्ट्स’ (निबन्धकारहरूका राजकुमार) को उपाधि दिइएको छ ?

(1) चाल्स ल्याम्ब। (2) रोबर्ट लिन्ड।
(3) रिचर्ड स्टिल। (4) जोसेफ एडिसन।

12. “निरन्तर तुलना र अन्तरणद्वारा साहित्यको एउटा गणतन्त्र नै स्थापना गर्न सकिन्छ” भने अल्बेर थिबुदेको मतलाई जेराई जेनेले कुन संज्ञा दिएका छन् ?

(1) गणतन्त्रवादी इतिहास दर्शन।
(2) गम्भीर आदर्शलोक।
(3) रेखीय संरचनाको सिद्धान्त।
(4) तुलनावादी साहित्येतिहास।

13. साहित्य ‘इतिहासका पाढ्ग्राबाट निस्केको आवाज मात्र हो’ भने व्याख्यालाई साहित्येतिहासका व्याख्याताहरूले कस्तो संज्ञा दिएका छन् ?

(1) प्रत्यक्षतावादी। (2) परोक्षतावादी।
(3) अवमूल्यनवादी। (4) हिंगेलपन्थी।

14. 'युग्युगमा प्रतिभाहरू झुन्ड झुन्ड गरी आउँछन्' भने धारणालाई साहित्येतिहास शास्त्रमा के भनिन्छ ?
- असामान्यीकरणको सिद्धान्त ।
 - रेखीय विकासको सिद्धान्त ।
 - चक्रीय विकासको सिद्धान्त ।
 - द्वन्द्वात्मक विकासको सिद्धान्त ।
15. 'अहो साथी, कसो, जाती नै छौ ?' - यो वाक्य भाषाको सम्पर्कात्मक प्रकार्यको दृष्टान्त हो भने भाषाको क्रियावृत्तिक प्रकार्यको उदाहरण कुन हो ?
- आकाशले मेरो बाटो छेक्छ ।
 - सूर्य पूर्व दिशाबाट उदाउँछ ।
 - ए भाइ, यता आऊ त !
 - 'गोटी' को अर्थ के हो हँ ?
16. 'यो केन्द्रीय, मध्य र अगोलित स्वर हो । नेपालीका केही भाषिका क्षेत्रमा यो केही मात्रामा गोलित पाइन्छ । यो पदका आदि, मध्य र अन्तमा पाइन्छ' भने 'यो' कुन स्वर हो ?
- अ
 - उ
 - ए
 - ओ
17. साल्पी, हिसी, खापा, पर्खाल - यी शब्दहरू नेपालीमा कुन भाषाबाट प्रविष्ट भई प्रचलनमा आएका हुन् ?
- गुरुड ।
 - लिम्बू ।
 - मगर ।
 - नेवारी ।
18. शोधकर्ताले आफ्नो शोध क्षेत्रको जनसङ्ख्यालाई केही समूहहरूमा बाँडेर प्रत्येक समूहबाट आफ्नो नमुनाको आकार निर्धारण गर्दछ । यसरी सङ्कलन गरिएको नमुनालाई के भनिन्छ ?
- स्तरीकृत नमुना ।
 - कोटा नमुना ।
 - गुच्छ नमुना ।
 - विच्छिन्न साङ्केतिक नमुना ।

19. शोध के हो ?

- (1) निरन्तर खोजी।
- (2) कुनै समस्याको समाधान खोज्नु।
- (3) कुनै समस्याबारे सत्य पत्तो लगाउन गरिने वैज्ञानिक खोजी।
- (4) कुनै क्षेत्रबाट तथ्याङ्क सङ्कलन गरी गरिएको समीक्षा।

20. कुनै निश्चित धारणाबाट सुरु गरेर अन्त्यमा एउटा सार्वभौम धारणामा पुगी गरिने विचार गराइलाई के भनिन्छ ?

- (1) निगमनात्मक विचारण।
- (2) आगमनात्मक विचारण।
- (3) असामान्य विचारण।
- (4) पारभौतिक विचारण।

21. कुनै भाषामा हाल विद्यमान भिन्न भिन्न रूपहरूको अध्ययनबाट त्यस भाषाका त्यस्ता रूपको प्राचीन स्वरूप पत्तो लगाउने पद्धतिलाई के भनिन्छ ?

- (1) तुलनात्मक पुनर्निर्माण।
- (2) आन्तरिक पुनर्निर्माण।
- (3) सहजात अध्ययन।
- (4) न्यूनतम समुच्चय गठन।

22. व्याकरणमा पुरुष केलाई भनिन्छ ?

- (1) वाक्यमा कर्ता वा कर्मका स्थानमा आउने व्याकरणिक कोटि।
- (2) भाषिक प्रयोगमा सहभागिताका विभिन्न स्थिति व्यक्त गर्ने व्याकरणिक अभिलक्षण।
- (3) भाषामा मानवीय सन्दर्भ सूचित गरी सम्बोधन र सम्बन्ध बुझाउने तत्त्व।
- (4) वाक्यमा वक्ता, श्रोता र वर्ण विषयको विवरण सङ्केत गर्ने तत्त्व।

23. “माथि-माथि बादलमाथि उड्छ हावाजहाज ।” – यस वाक्यमा प्रयुक्त सुरुको ‘माथि-माथि’ पद कुन वर्गमा पर्छ ?
(1) नामयोगी । (2) क्रियायोगी । (3) विशेषण । (4) क्रियार्थक नाम ।

24. भाषामा आधारभूत वा बीज वाक्य भन्नाले के बुझिन्छ ?
(1) भाषामा सर्वाधिक प्रयोग हुने वाक्यहरूमा रहेको साझा तत्त्व ।
(2) सामान्यार्थक करण र कर्तवाच्यमा रहेको सरल वाक्य ।
(3) एउटा कर्ता, एउटा कर्म र एउटा मूल क्रियापद रहेको वाक्य ।
(4) भाषामा परम्परादेखि चलिआएर स्थापित भएका वाक्य ।

25. छन्दशास्त्रअनुसार मात्रिक छन्दलाई कस्तो छन्द मानिन्छ ?
(1) असमवृत्त । (2) समवृत्त ।
(3) अर्घसमवृत्त । (4) विषमवृत्त ।

26. ‘प्रत्येक कविताको आफैन काव्यशास्त्र हुन्छ ।’ – यो कसको भनाइ हो ?
(1) जोहन क्रो च्यान्सम । (2) टी एस इलियट ।
(3) बेनेदितो क्रोचे । (4) किलन्थ ब्रुक्स ।

27. “समालोचकसँग एउटा शक्तिशाली दर्पण हुन्छ र उसले त्यसैका आधारमा वर्तमानलाई अतीतका सापेक्षतामा मूल्याङ्कन गर्नाका साथै वर्तमानका प्राप्ति र आकाङ्क्षा अनुरूप अतीतको मूल्याङ्कन पनि गर्दछ ।” – यो कुन समालोचकको धारणा हो ?
(1) एस टी कलरिज । (2) आई ए रिचर्ड्स ।
(3) टी एस इलियट । (4) म्याथ्यु आर्नोल्ड ।

28. समालोचनाका आवश्यक अङ्ग कुन कुन हुन् ?
(1) व्याख्या, विश्लेषण, तुलना र मूल्याङ्कन ।
(2) अध्ययन, तार्किकता, विश्लेषण र मूल्याङ्कन ।
(3) विश्लेषण, तर्क-प्रस्तुति, मूल्याङ्कन र निष्कर्ष कथन ।
(4) तथ्य सङ्कलन, विश्लेषण, समीक्षा र निष्कर्ष ग्रहण ।

29. “उनका नाटकभरि विवाह अभिशप्त छ। वैवाहिक सम्बन्धमा प्रेम सुरक्षित छैन, किनभने हुँदैन।” – यस्तो समालोचकीय टिप्पणी कसका नाटकबारे गरिएको हो ?
- बालकृष्ण सम।
 - गोपालप्रसाद रिमाल।
 - भीमनिधि तिवारी।
 - विजय मल्ल।
30. “यो मान्यता आजको होइन, ... साहित्यका अरू अड्ग कविता लगायत यस किसिमका परम्परा र मान्यतामा नथुनिएरे पनि उँभो लागेका छन्।” – कृष्णचन्द्रसिंह प्रधानको यस समालोचकीय टिप्पणीमा “साहित्यका अरू अड्ग” भनेर कुनचाहिँ अड्गलाई तीभन्दा भिन्न रूपमा देखाउन खोजिएको छ ?
- नाटक।
 - महाकाव्य।
 - कथा।
 - उपन्यास।
31. ‘यो मान्यता’ भनेर कुन मान्यतालाई सङ्केत गरिएको हो ?
- छन्दका शास्त्रीय नियमको पालन गरिनुपर्छ भन्ने।
 - पञ्चसन्धिको अभावमा बृहत् आख्यान लेख्न वा रचना गर्न सकिँदैन भन्ने।
 - महाकाव्यको विषयवस्तु राजा, देवता, वा कुनै वीरपुरुषको जीवनसित सम्बन्धित हुनुपर्छ भन्ने।
 - लोकको हितका निमित्त नै साहित्य लेखिनुपर्छ भन्ने।
32. “गोविन्द गोठालेसित भन्ने कुरा धेरै छ, र त्यसलाई कसरी भनुपर्छ उनले जानेका छन्। खालि बाहिरी सजधज र छाँटकाँटले नै उनी मानिसलाई तौलने भूल गर्दैनन्। अगणित महानता र बलको भण्डार भए पनि मानिस आखिर मानिस नै हो, अगणित कमजोरी र भूलको शिकार मानिस सहजै हुनसक्छ।”
–गोविन्द गोठालेको उपन्यासका सन्दर्भमा यस्तो टिप्पणी कसले गरेका हुन् ?
- राजनारायण प्रधान।
 - रत्नध्वज जोशी।
 - सिद्धिचरण श्रेष्ठ।
 - हृदयचन्द्रसिंह प्रधान।
33. “न छन् मुकुन्दका कोही न कसैको मुकुन्द छ
मुट्ठी बाँधी यहाँ आयाँ, मुट्ठी खोलेर जानु छ।”
–क्रोचेको अभिव्यञ्जनावादी दर्शनका दृष्टिले समको यस नाट्योक्तिमा समालोचक वासुदेव त्रिपाठी कस्तो ज्ञानको प्राचुर्य देख्छछन् ?
- प्रकृतिविज्ञानमूलक।
 - सहजज्ञानमूलक।
 - निःसर्गचेतनाजात।
 - तार्किक ज्ञानमूलक।

34. कवितामा तनाउको केन्द्रीय भूमिका रहेको हुन्छ भने मान्यता कुन आलोचकले प्रकट गरेका हुन् ?
- (1) आई ए रिचर्ड्स | (2) एलेन टेट |
 (3) किलन्थ ब्रुक्स | (4) विलियम एम्प्सन |
35. यी एस इलियटले आदर्श समालोचक कसलाई मानेका छन् ?
- (1) म्याथ्यु आर्नोल्ड | (2) अर्विङ ब्याबिट | (3) रेमी दि गुर्मों | (4) पल इल्मर मोर |
36. लामा लामा सामासिक पद भएको गद्यकाव्यलाई कस्तो गद्यकाव्य भनिन्छ ?
- (1) वृत्तगन्धि | (2) उत्कलिका | (3) चूर्णक | (4) आख्यायिका |
37. सुवानन्ददासले आफ्ना काव्यनायक पृथ्वीनारायणलाई 'कृष्ण अउतारी' तथा यदुनाथ पोखरेलले भीमसेन थापालाई 'भीम औतार' भनेका छन्। यस किसिमको प्रयोगलाई के भनिन्छ ?
- (1) अव्याप्तीकरण | (2) अतिव्याप्तीकरण | (3) विशेषीकरण | (4) औतारीकरण |
38. 'श्रीगणेशायनमः' निबन्धमा लक्ष्मीप्रसाद देवकोटाले 'अनुकरणबाट सौन्दर्य निकाल्नेहरूलाई' के नाम दिएका छन् ?
- (1) रद्दी लेखनदास | (2) तेस्रो दर्जाका लेखक |
 (3) रॉचिरा विश्लेषक | (4) च्याङ्गे लेखनदास |
39. भाषिक आन्दोलनको इतिहासमा अव्यय दीर्घवादी र व्याकरणात्मक स्त्रीलिङ्गवादी सिद्धान्तका प्रतिपादक को हुन् ?
- (1) राममणि आ दी | (2) हरिहर आ दी | (3) काशीनाथ आ दी | (4) दुर्गादेवी आ दी |
40. आयामेली लेखनमा 'वस्तुता' को अवधारणा पूर्ववर्ती कुन पाश्चात्य अवधारणासँग तुल्य छ ?
- (1) कान्टको 'वस्तु आफैमा' | (2) इलियटको निर्वैयक्तिकता |
 (3) मूर्तिकलाको होलोग्राम | (4) चित्रकलाको क्युबिज्म |

- 41.** नेपालबाहिर भारतमा स्थायी रूपले एकै भूखण्डमा बसोबासो गरेको नेपाली जातिको कोखमा जन्मेको मध्यवित्तको सर्वश्रेष्ठ बौद्धिक उपज रूपनारायण सिंह हुनुहुन्छ ।” – यो कसको टिप्पणी हो ?
- (1) रामकृष्ण शर्मा । (2) ईश्वर बराल । (3) इन्द्रबहादुर राई । (4) गणेशलाल सुब्बा ।
- 42.** नाटककार इन्जिनियर, सूत्रधार कन्ट्र्याक्टर र पात्रहरू बिल्डर्स हुन् भन्ने समालोचक को हुन् ?
- (1) ताना सर्मा । (2) रामकृष्ण शर्मा । (3) शरदचन्द्र शर्मा । (4) मोहनराज शर्मा ।
- 43.** ‘शिरीषको फूल’ उपन्यासमा सुयोगवीरद्वारा निर्ममतापूर्वक बलात्कृत नारी को हो ?
- (1) सकम्बरी । (2) माखरिङ्गकी भैंसी गोठाल्नी ।
 (3) हेड हन्टरकी छोरी । (4) बर्मेली माटिनची ।
- 44.** माइकल ब्रिओलको ‘एस्साई दि सिमान्तिक’ (1883) ग्रन्थद्वारा भाषाविज्ञानको कुन विभाग स्थापित भएको मानिन्छ ?
- (1) वर्णविज्ञान । (2) वाक्यविज्ञान । (3) अर्थविज्ञान । (4) रूपविज्ञान ।
- 45.** प्रेमनिधि पन्त लिखित ‘प्रायश्चित प्रदीप’ (वि सं 1780) –मा चोरी कर्ममध्ये घोडा, रत्न र मनुष्य चोरी गर्नेलाई कस्तो पातक भनिएको छ ?
- (1) महापातक । (2) अनुपातक । (3) उपपातक । (4) मलिनीकरण ।
- 46.** “अड्कलदा वीरचरित्रहरू लेखे युग अझ बितेको छैन, अत्याधुनिकीकृत वीरचरित्रहरू अझै लेख सकिन्छ ।” – यस किसिमको विचार कसले प्रकट गरेका छन् ?
- (1) कृष्णचन्द्रसिंह प्रधान । (2) अभि सुवेदी ।
 (3) कृष्ण गौतम । (4) इन्द्रबहादुर राई ।

47. निबन्धमा प्रतिपादित विषयको शृङ्खला टुटेको भान हुने भए तापनि त्यो वाहास्तरमा हुने अनि असन्तुलित र विशृङ्खल अनुभव हुने निबन्धको शैलीलाई कस्तो शैली भनिन्छ ?
- (1) धारा शैली । (2) विक्षेप शैली ।
 (3) तरङ्ग शैली । (4) गुम्फत शैली ।
48. “मेरी आमा कस्ती थिइन् मलाई थाहा छैन । म डेढ वर्षकी हुँदा मरिन् अरे ! हामी निकै धनी थियाँ औ हाप्रो पठानहरूभित्र निकै इज्जत थियो ।” – यो कथन शिवकुमार राईको कुन कथाबाट उद्धृत गरिएको हो ?
- (1) फ्रन्टियर । (2) नुर आलम । (3) प्रेमका सहिद । (4) असफल कलाकार ।
49. कुन प्रसिद्ध निबन्धकारले आफ्नो निबन्ध सङ्ग्रहको भूमिकामा “हे पाठक, म नै मेरो किताबको विषय हुँ” भनी भनेका छन् ?
- (1) माइकल द मोर्टै । (2) फ्रान्सिस बेकन ।
 (3) लक्ष्मीप्रसाद देवकोटा । (4) शड्कर लामिछाने ।
50. शवयात्रामा तथा मलाम जाँदा गाइने शोक गीतलाई चाँचर पनि भनिएको छ भने यसको अर्को नाउँ के हो ?
- (1) आशिका । (2) गुनरी । (3) करात । (4) कुसवारी ।